

पाठ - 6 नमाज भंग गर्ने कुराहरु

الدرس السادس - نيبالي مبطلات الصلاة

- १ - जानी जानी कुराकानि गर्ने, थोरै किन नहोस।
- २ - काबाको दिशा छोडेर अर्को दिशामा पूर्ण शरिरलाई फरकाउनु ।
- ३ - वुजू भंग गर्ने कारणहरु मध्ये कुनै कारण भएमा ।
- ४ - आवश्यकता न भएको कार्यहरु लगातार जारी राख्ने ।
- ५ - हाँसने, थोरै किन नहोस ।
- ६ - जानी जानी नमाजमा रुकूअ, वा सजदा, वा क्याम, वा कुऊद थप गर्ने ।
- ७ - जानी जानी नमाजको बिधिमा इमाम भन्दा अगाडि जाने ।

नमाजमा मसबुक भएको बारे

मसबुक भनेको त्यो व्यक्ति हो जसको एक रकअत वा त्यस भन्दा अधिक नमाज इमाम सँग छुटिएको हो, र यसो भए इमाम सँग जति नमाज पाइएको छैन भने इमामले दोश्रो सलाम फेरिसके पछि त्यसलाई पुरा गर्नु पर्छ, र उसको नमाज उसै रकअतबाट शुरु हुन्छ, जुन रकअतमा त्यो इमामलाई पाएको छ, र इमाम सँग यदि रुकूअ पाइयो भने पुरा रकअत पाइयो, र यदि रुकूअ पाइएन भने पुरा रकअत छुट्टियो मसबुक भएको व्यक्तिको लागि उचित यो हो कि मस्जिदमा प्रवेश हुने बितीकै मानिसहरु जुन अवस्थामा छन् त्यही अवस्थामा उनीहरु सँग जुडिहाल्ने, यद्यपि उनीहरु उभिएको होस, वा रुकूअमा होस, वा सजदामा होस, वा अरु कुनै अवस्थामा, अर्को रकअतको लागि उभिने सम्म प्रतिक्षा गर्नु उचित छैन, र उभिएर तक्बिरतुल एहराम भन्नु पर्छ, तर रोग वा अरु कुनै कारणले उभिन नसकिने व्यक्तिहरुको लागि अनिवार्य छैन ।